



3 उखानहरूको उपयोग गरेर उहाँले विपद्हरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, 'केही किसान बीउ छर्नलाई निस्क्यो।  
 4 जब तिनीले बीउ छर्दै थिए, केही चुर्चुङ्गी आएर ती बीउहरू खाए। 5 बीउहरू चाडै उम्रनथाले जट्टानमय थिएन। 6 तर जब घाम लाग्नथाले गए किनभने तिनीहरूका जराहरू फिँसि खसे। जब काँडाहरू बढ्दै गए तिनी 7 कतिपय बीउहरू मलिलो माटोमा उम्रिए र फसल उत्पन्न गरे। कतिपय अनि कतिपयले तीस गुणा फल सुना।' 10 चेलाहरू आए र येशूले तपाईंले किन उखानहरूको उपयोग 'स्वर्गको राज्यको सत्यरहस्य'को तर अरुहरू

घा	म	ब	अ	ग	इ	द
क	फि	हि	ही	ए	उ	ए
स	बा	टो	रा	काँ	डा	
म	त	ज	ल	ज	प	व
ब	बी	उ	न	रा	च	ब
द	उ	ए	प	ध	क	



# जासूस

परमेश्वरको राज्यको छानबिन



छात्र पुस्तक  
कठिन



आफ्नो म्याग्निफाइंग ग्लास  
औ डिकोडर लेउ कारण...

## परमेश्वरको वचनको छानबीन गर्ने समय आएको छ!





मत्तीको पुस्तकमा भएका उखानहरू मलाई धेरै मनपर्छ। यो पाठ्यक्रम धेरै सहज छ। येशुले भीड़लाई उखानहरूद्वारा सिकाउनुभयो। मानिसहरूले उहाँको उखानहरू बुझ्न खोज्थे, तर उहाँले आफ्नो चेलाहरूको निमित्त उखानको अर्थहरू खोलिदिनुहुन्थ्यो।

कल्पना गर्नुहोस् कि तपाईं एक जासूस हुनुहुन्छ औ परमेश्वरले उखानहरू द्वारा के सिकाउन चहानुहुन्छ सो खोजी निकालौं।

हामी जती धेरै छानबीन गर्छौं, त्यती नै धेरै हामी हरेक पाठ बाट सिक्नेछौं।

यी पृष्ठहरूमा लुकेको गोप्य संदेश तपाईंले चाँडै थाह पाउनुहुनेछ औ तपाईंले यस प्रश्नको उत्तर पाउनुहुनेछ ... परमेश्वरको राज्य कहाँ छ?

परमेश्वरलाई



प्रत्येक हप्ताको पाठमा एक गुप्त कोड लुकेको छ। तपाईंको हातमा भएको डिकोडरको सहायताले तपाईंले एक एक गर्दै अक्षरहरू भेट्नुहुनेछ। प्रत्येक हप्ताको अक्षर यस पाठको अन्तमा भएको कोठाहरूमा लेख्नुहोस् औ पाठको अन्तमा तपाईंले यसको उत्तर पाउनुहुनेछ।

येशुको पदचिन्ह  
खोज्नुहोस्। जब  
भेट्नुहुन्छ,  
त्यसलाई  
पछ्याउनुहोस्।



## शब्दखोज

छर्नु      घाम      सुनु  
बीउ      जरा      गए  
बाटो      काँडा

घा	म	ब	अ	ग	इ	द
क	ि	ह	ी	ए	उ	ए
स	बा	टो	र	ा	काँ	डा
म	त	ज	ल	ज	प	व
ब	बी	उ	न	रा	च	ब
अ	द	उ	ए	ण	६	क
सु	न	नु	ि	ह	छ	नु

## पदचिन्ह 1

बीउ छर्ने





मत्ती 13:3-23



3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, 'केही किसान बीउ छर्नेलाई निस्क्यो। 4 जब तिनीले बीउ छर्दै थिए, केही बीउहरू बाटोतिर परे। चरा-चुरुङ्गी आएर ती बीउहरू खाए। 5 केही बीउहरूनभएको कारणले बीउहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। 6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीउहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। 7 कतिपय बीउहरू मलिलो माटोमा खसेका थिए। 8 अनि ती बीउहरू उमिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए। 9 उ जसले सुन्न सक्छ मेरो कुरा सुन।' 10 चेलाहरू आए र येशूलाई सोधे, 'तपाईंले उपदेश गर्न दिनुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?' 11 येशूले जवाफ दिनुभयो, 'स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरुहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरु बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ।



## गुप्त संदेश



## याद गर्नु

"तर मलिलो जमीनमा झरेका बीउहरू चाहिँ के हुन्? ती बीउहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ।" मत्ती 13:23

घरको काम: मत्ती 2 पढ्नु

याद गर्नु

१

२

३

४

५

६

७

८

९

१०

११

१२

१३

१४

१५

१६

१७

१८

१९

२०

२१

२२

२३

२४

२५

२६

२७





## भुलभुलैया

सानो बीउ देखि ठूलो रूख हुने बाटो खोज। बीउलाई पानी अनि घाम दिन नबिर्सनु होला।

## पदचिन्ह 3

रायोको दाना

मत्ती 13:31-32

31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। 'स्वर्गको राज्य एउटा रायोको बीउ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीउ अरु बीउहरूमध्ये सबैभन्दा सानो बीउ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निमित्त गुँड बनाउन सक्छन्।'

## गुप्त संदेश

						↑
↓	↖	↗	□	↕	↖	↗

↑	↑
↙	▶

↖	↑		
↗	↖	→	↙


	f
↓	▶

		↖	↖	f
↗	→	↕	↓	↘

↖	=
→	↻

परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ।

घरको काम: मत्ती 5 पढ्नु  
 ■ मैले मत्ती 4 पढीसके



## याद गर्नु

"स्वर्गको राज्य एउटा रायोको बीउ जस्तो हो!... तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथा हुन सक्छ।"  
 मत्ती 13:31-32



चाबी





तिमी महत्वपूर्ण छौ।

## पदचिन्ह 4

खमीर




मत्ती 13:33-35



33 येशूले अर्को उखान भन्नुभयो, 'स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।' 34 येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।


35 अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, "म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।"

## गुप्त संदेश



## याद गर्नु

"स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।" मत्ती 13:33



घरको काम : मत्ती 6 पढ्नु  
 ■ मैले मत्ती 5 पढीसके

## शब्दखोज

ब	रा	म	त	उ	खा	न
अ	ज	ज	ल	न	प	व
इ	य	क	हि	ह	ी	पि
द	ए	मु	छे	को	पी	ठो
उ	म	त	ज	ल	न	प
स्	व	र्ग	व	क	हि	ह
त्री	म	त	ज	ल	न	प

पिठो  
 राज्य  
 स्वर्ग  
 मुछेको पीठो  
 स्त्री  
 उखान



वाक्य





परमेश्वरको कुराहरूमा  
ध्यान लगाओ।

## पदचिन्ह 5


गुप्त धन औ मोती  
मत्ती 13:44-46



44 स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसँग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो। 45 "फेरि, स्वर्गको राज्य एक व्यापारी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। 46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।

गुप्त शब्द

गुप्त धन को हुनु हुन्छ? उत्तरको निम्ति बिंदु भएका जगहमा रंग भर।



## गुप्त संदेश

		२				१
①	①	२	□	⑥	①	३

१	१
①	⑨

	२
③	३

१	१
१	①

फा		१	१
फ	१	⑤	३

१	१
३	①

१
२

याद गर्नु

③

"एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।"  
मत्ती 13:46



घरको काम: मत्ती 7 पढ्नु  
■ मैले मत्ती 6 पढीसके

वाचा










## पदचिन्ह 7

निर्दयी नौकर

मत्ती 18:21-35







भुलभुलैया



**तिमीले सधैं क्षमा गर्नुपर्छ।**

## गुप्त संदेश



यात्री



23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गरयो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे 26 तर त्यो नोकरले मालिकको खुट्टामा घोटो परेर विन्ती गर्यो, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो। 28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेटायो, जसले उसबाट एकसय चाँदीका सिक्का ऋण लिएको थियो। उसले त्यसको घोटो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहालु।’ 29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’ 30 “तर त्यो पहिले नोकरले धैर्य गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरुञ्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घटना देखे। तिनीहरू दुखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घटनाको वृत्तान्त सुनाइदिए। 32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तँले म बाट धेरै ऋण लिएको थिईस्। तर तँले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तँले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैले तँलाई दया गरे जस्तै तँले पनि त्यसलाई दया गर्नु पर्ने होइन्।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरुञ्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो। 35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौं भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”



## याद गर्नु

“मैले तँलाई दया गरे जस्तै तँले पनि त्यसलाई दया गर्नु पर्ने होइन्।”  
मत्ती 18:33

**घरको काम :** मत्ती 12 पढनु  
■ मैले मत्ती 8 पढीसके





## गुप्त संदेश

T		T = T
☞	1	☞ 5

आ	T	T	ी	T
आ	☞	२	1	9

		२	०	f	
२	२	6	0	☞	२

### पदचिन्ह 9

दुई छोराहरू

मत्ती 21:28-32



28 तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, 'छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।' 29 छोरोले जवाफ दियो, 'म जाँदिन।' तर केही समयपछि उसले आफ्नो विचार बदल्यो, अनि गयो।

30 "त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, 'छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।' छोरोले जवाफ दियो, 'हुन्छ, बाबु, म गएर काम गर्छु।' तर त्यो छोरा गएन। 31 "अब यी दुइ छोराहरूमा कुन चाहिले आफ्नो बाबुको आज्ञा पालन गर्यो। यहूदी नेताहरूले जवाफ दिए, "जेठा चाहिले।" येशूले तिनीहरूलाई भन्नुभयो, "म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिमीहरूले प्रवेश गर्न पाउनेछन्।

32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटकै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

### याद गर्नु

"... तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।" मत्ती 21:32



1

### भुलभुलैया



दुई छोराहरूलाई खेत सम्म जानमा सहायता गर।



चास्पा

२

1

२

5

☞

२

५

5

4

1

☞

9

0

6

☞

२

3

☞

7

☞

7

☞

0

☞

7

4

☞

☞

घरको काम : मत्ती 16 पढ्नु  
 ■ मैले मत्ती 15 पढीसके



## शब्दखोज

क	प	पि	ता	अ	अं	म
ग	र	ी	र	ा	गू	त
ि	मे	ह	नौ	क	र	ज
ह	श	अ	इ	द	उ	ल
ी	व	ब	दु	ठ	ट	न
र	र	ज	ल	न	का	म
ा	म	त	छो	रा	प	व

५०

## पदचिन्ह 10

किरायदारहरू

मत्ती 21:33-45




33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ले कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनायो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो। 35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिकोएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरु नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौं भने खेत हाम्रो हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फर्काए। 40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?” 41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवैश्य नै मारनेछ। त्यसपछि उनले आफ्नो खेत अरु किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिनेछ।”

42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौं जुन ढुङ्गालाई डकमीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुनै ढुङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।” 43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

नौकर काम  
पिता दुष्ट  
अंगूर गर  
परमेश्वर छोरा

## गुप्त संदेश



## याद गर्नु

“त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।” मत्ती 21:43

घरको काम : मत्ती 18 पढ्नु  
मैले मत्ती 16 पढीसके



याद गर्नु

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

17

18

19

20

21

22


23

24



भुलभुलैया

मछुवारालाई माछाको बिच भएर बिहेको भोजमा जाने बाटो देखाउनुहोस।



चाबी



## पदचिन्ह 11


विवाहको भोज

मत्ती 22:1-14





2 "स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। 3 राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे। 4 "तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, 'मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।' 5 "नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। 6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। 7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए। 8 "त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, 'विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। 9 यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।'

## याद गर्नु

"यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।' अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाई भोजमा सामेल गराउन लागे।" मत्ती 22:9, 10



## गुप्त संदेश



घरको काम : मत्ती 26 पढनु  
 ■ मैले मत्ती 18 पढीसके



पदचिन्ह 12

दस कन्या



मत्ती 25:1-13

1 "त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफना दियो लिएर दुलहा पर्खन गए। 2 पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए। 3 ती पाँचवटी मूर्ख कन्याहरूले आफना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।

4 तर पाँचवटी बुद्धिमती कन्याहरूले आफना-आफना दीयोहरू लिएर अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।

5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले। 6 मध्यरातमा कोही करायो, 'दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।' 7 "तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफना दीयोहरू तयार पारे। 8 तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, 'हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।' 9

"बुद्धिमती कन्याहरूले जवाफ दिए, 'होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागि पर्याप्त हुँदैन। बरु, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ। 10

"त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो। 11

"केही समयपछि अरु कन्याहरू आए। तिनीहरूले भने, 'स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।' 12 "दुलहाले जवाफ दिए, 'तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दैनँ।' 13

"यसकारण सधैं सतर्क बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।"



याद गर्नु

"तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।" मत्ती 25:13

घरको काम : मत्ती 28 पढ्नु  
 ■ मैले मत्ती 26 पढीसके





ब	अ	क	=	या	ह	रू	।
इ	द	उ	क	ि	ह	ी	र
द	स	ब	ते	अ	इ	मू	र्ख
क	ि	दु	ल	हा	द	उ	ए
ह	र	ल	क	ि	प	ाँ	च
ी	।	ही	ह	ी	र	।	स
र	स	म	ल	न	प	व	च
ज्ञा	नी	त	ज	दि	यो	ब	अ

दस  
कन्याहरू  
दियो  
तेल

दुलहा  
दुलही

पाँच  
ज्ञानी  
मूर्ख


गुप्त संदेश



# चाबी →



भुलभुलैया



## पदचिन्ह 13









सुनका सिक्काहरू

मत्ती 25:14-30



14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। 15 कुन चाहिँ नोकरले के कति गर्न सक्छ भनी उसले विचार गरयो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो। 16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंड्यो। उसले अरु पाँच तोडा बढाउने काम गर्यो। 17 दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो। 18 तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भूईँमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।” 19 “धेरै समयपछि मालिक घर फर्क्यो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के के गर्यो भनेर सोध्यो। 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरु पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’ 21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यो। तिमी असल नोकर हो जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यो। यसकारण म तिमीलाई अरु धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’ 22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरेँ र अरु दुइ तोडा कमाएँ।’ 23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यो। तिमी असल नोकर हो जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यो। यसकारण म तिमीलाई अरु धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’ 24 “त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।

## गुप्त संदेश



## याद गर्नु

“त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यो। यसकारण म तिमीलाई अरु धेरै जिम्मावारी दिन सक्छु।”  
मत्ती 25:21

■ मैले मत्ती 28 पढीसके

चाबी



म र ह द य क ख ल ग न ख त प व प्र व स प व प ख ल म ख ल म ल



# पिप

करीन

Detectives Difficult  
Nepali



10631

[www.ChildrenAreImportant.com](http://www.ChildrenAreImportant.com)  
[info@childrenareimportant.com](mailto:info@childrenareimportant.com)  
We are located in Mexico.  
DK Editorial Pro-Visión A.C.

